

NRNA NCC of USA को ICC DELEGATE ELECTION सम्बन्धमा असहमति पत्र

श्रीमान निर्वाचन प्रमुख ज्यू,
NATIONAL ELECTION COMMISSION 2019-2021
NRN NCC USA

बिषय : मेरो असहमत तथा सुधार सम्बन्धमा

महोदय,
हामीलाई अवगत नै छ ICC Delegate को Election लाई लिएर विगतमा विवादका कारण ICC अध्यक्ष र महासचिवबाट उक्त प्रक्रिया स्थगित गर्ने पत्रचार भए पश्चात तत्कालीन अध्यक्षको पत्र समेतको आधारमा June 27, 2021 मा निर्वाचन स्थगित गरिएको थियो। यस पछि हिजो August 11, 2021 मा मात्र प्राप्त ICC महासचिवको र NCC अध्यक्षको पत्रलाई आधार मानेर Election Commission बाट गर्न लागिएको ICC Delegate को Election प्रति मेरो पुर्ण असहमति रहेको कुरा जाकारी गराउन चाहन्छु। मेरो असहमतिका मुख्य कारणहरू संक्षिप्तमा उल्लेख गर्दछु।

1. Election Commission साधारण सभाबाट गठित स्वतन्त्र र निष्पक्ष निकाय हो। यसका लागि गतिविधि पाचै जना सदस्यहरूको निर्णयबाट लिईनुपर्छ। तर न त Election Commission को Delegate Election को छलफलको लागि अहिलेसम्म एउटा बैठक बसेको छ न त कुनै बिषयमा सहमती गरिएको छ। यो प्रक्रिया बिना नै Election Notice जारी गर्नु आफैमा विधी र प्रक्रियाको उपेक्षा हो। त्यसैले आफ्नो जानकारी बिना नै भएको निर्णयहरू प्रति म असहमती जनाउन चाहन्छु।
2. NRNA ICC महासचिवको पत्रमा उल्लेख भए अनुसार ICC विधानको दफा १३.७ (क) अनुसार २५% (४७ जना) प्रतिनिधिहरू पंजिकृत सदस्यहरूलाई प्रत्यक्ष निर्वाचन गरि चयन गर्ने निर्देशन गरिएको छ। जसमा Election Commission ले विगतमा NRN NCC USA को विधानको आशयलाई ध्यानमा राख्दै २९ जना Chapter बाट र १८ जना Open Election गर्ने निर्णय गरेको थियो। NRN NCC USA को Bylaws को Election सम्बन्धि व्यवस्थामा कुनै पनि Level को Election गराउनु परेमा Election Commission लाई अधिकार प्रदान गरेको छ। त्यसकारण १८ जनाको मात्र Election Commission ले Form भराई Fee collect गर्ने तर अन्य २९ जनाको प्रक्रिया विना चयन गर्ने कुरा असमान र अन्यायपूर्ण

पनि हो। त्यसैले २९ जना पनि सहमतिको आधारमै भए पनि Same Process बाट चयन गर्नुपर्ने हुन्छ जुन कुरा ICC को प्रावधान अनुसार मेल खान्छ।

3. बिगतमा Election Commission द्वारा आवाहन गरिएको ICC Delegate Candidacy को समयसम्म र आजको दिनसम्म पनि NCC को ६५% को Quota मा पर्ने Delegate हरूको नामावली सार्वजनिक नै गरिएको छैन। त्यसैले ६५% Quota मा नपर्नेहरूले Delegate को Candidate हुन पाउनुपर्ने साधारण सदस्यको आधारभूत अधिकार हो। त्यसैले पहिले ६५% को List publish गरेपछि मात्रै Delegate को Candidacy दिन पाउनु पर्ने प्रावधान निर्वाचनको आधारभूत मान्यता हो। ICC तथा NCC ले यसको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ।

त्यसबाहेक Election Commission को नाममा गरिने व्यक्तिगत पक्षपातहरूबाट हामी (Election Commission) टाढा रहेर आगामी कार्यहरू बढाउन आग्रह गर्दछु र अहिले ICC Delegate सम्बन्धमा Election Commission बाट भएका कार्यहरूमा मेरो संलग्नता नरहेको र यस्तो प्रवृत्ति जारी रहेमा भविष्यमा पनि मेरो संलग्नता नरहने कुरा जानकारी गराउदै सम्पूर्ण पक्षहरूलाई समस्या समाधानको लागि आग्रह गर्दछु। संस्था र NRN अभियानको सुधार र हितको लागि मेरो सक्रियता सधै रहिरहनेछ।

धन्यवाद

कुल मणि आचार्य

ELECTION COMMISNOR

NATIONAL ELECTION COMMISSION 2019-2021

NRN NCC USA

Baltimore, Maryland

12th August 2021